

आवेदकहरुलाई जानकारी तथा निर्देशन

१. आवेदकहरुले सबै आवेदन तथा भर्ना सूचीहरु सहितको भर्ना सम्बन्धि पूर्ण विवरण क्याम्पस/कलेजको भर्ना Portal बाट हेर्न सक्नेछन्।
२. आफुले अध्ययन गर्न चाहेको क्याम्पस/कलेजहरुमा तोकिएको मिति भित्र कार्यक्रम प्राथमिकता सहितको आवेदन गर्ने। आवेदन क्याम्पस/कलेजले व्यवस्था गरे अनुसारको Online फारम भरी आवेदन गर्न सकिनेछ।
३. आवेदकहरुले जुन क्याम्पस/कलेजमा अध्ययन गर्न चाहेको हो सोहि क्याम्पस/कलेजको Web Portal मार्फत प्राथमिकता सहितको छुटा-छुट्टै आवेदन दिनु पर्नेछ।
४. आवेदकहरुले कुनै क्याम्पस/कलेजमा आवेदन दिँदा आफुले अध्ययन गर्न चाहेको कार्यक्रमहरुमा मात्र प्राथमिकता क्रम राख्दा राम्रो हुने भएकाले ध्यान पुऱ्याउन अनुरोध गरिन्छ।
५. आफुले आवेदन दिएका क्याम्पस/कलेजहरुले कार्यतालिका बमोजिम प्रकाशित गरेको आवेदक/भर्ना सूचीहरु समयमा हेरी चित्त नबुझेमा तोकिएको समय भित्र सम्बन्धित क्याम्पस/कलेजहरुमा दावी विरोध गर्ने।
६. कुनै पनि विद्यार्थीले कुनै क्याम्पस/कलेजको एक कार्यक्रममा भर्ना भैसकेपछि सम्बन्धित क्याम्पस/कलेजबाट भर्ना भएको विवरण (केन्द्रिय भर्ना Portal को Confirmation Page) लिनु पर्नेछ र केन्द्रिय भर्ना Portal (admission.ioe.edu.np) बाट एकिन (Verify) गर्नु पर्नेछ। केन्द्रिय भर्ना Portal मा आफ्नो भर्ना विवरण एकिन नभएको खण्डमा उक्त विद्यार्थी भर्ना भएको मानिने छैन।
७. ७.१ कुनै विद्यार्थीले एउटा क्याम्पस/कलेजमा भर्ना भैसकेको भएता पनि अन्य क्याम्पस/कलेजमा जान चाहेमा उक्त भर्ना सूचीको म्याद सकिनु अगावै केन्द्रिय भर्ना Portal (admission.ioe.edu.np) मा Login गरी अन्य क्याम्पस/कलेजमा जान चाहेको भनि Switching Interest Confirm गर्नु पर्नेछ। यसरी Switching Interest Confirm नगरेको खण्डमा एक क्याम्पस/कलेजमा भर्ना भैसकेको विद्यार्थीको नाम अन्य क्याम्पस/कलेजको पछिल्ला भर्ना सूचीमा निस्कने छैन। (जस्तै राम भन्ने विद्यार्थीले A नाम गरेको क्याम्पस/कलेजमा नाम निस्केर भर्ना भएता पनि यदि रामलाई B नाम गरेको अर्को क्याम्पस/कलेजको पछिल्ला भर्ना सूचीमा आफ्नो नाम निकालेर भर्ना हुन जान मन छ भने रामले केन्द्रिय भर्ना Portal मा Login गरी Switching Interest Confirm गर्नु पर्ने छ। तर यदि रामलाई अर्को क्याम्पस/कलेजमा जानु छैन र A नाम गरेकै क्याम्पस/कलेजमा पढ्नेहो भने रामले केन्द्रिय भर्ना Portal मा Login गरी Switching Interest Confirm गर्नु पर्ने छैन।)
- ७.२ हरेक सूचीमा प्रत्येक भर्ना पश्चात् ७.१ अनुरूपनै एउटा क्याम्पस/कलेजमा भर्ना भैसकेको भएता पनि अन्य क्याम्पस/कलेजमा जान चाहेमा सोही भर्ना सूचीको म्याद सकिने अगावै Switching Interest Confirm गर्नु पर्नेछ।
- ७.३ तर एक क्याम्पस/कलेजको कुनै एक कार्यक्रममा भर्ना भएको र सोहि क्याम्पस/कलेजको अर्को कार्यक्रममा जान चाहेमा Switching Interest Confirm गर्नु पर्दैन। (जस्तै राम भन्ने विद्यार्थीले A नाम गरेको क्याम्पस/कलेजको Civil Engineering कार्यक्रममा नाम निस्केर भर्ना भएता पनि यदि पछि रामको नाम सोहि क्याम्पस/कलेजको Computer Engineering कार्यक्रममा निस्केर रामलाई उक्त क्याम्पस/कलेजको Civil Engineering कार्यक्रमबाट Computer Engineering कार्यक्रममा Shift गर्न परेमा भने Switching Interest Confirm गर्नु पर्ने छैन। एउटै क्याम्पस/कलेज भित्र कार्यक्रम परिवर्तन गर्ने कार्य योग्यताक्रमको आधारमा क्याम्पस/कलेज भर्ना समितिले गर्न सक्नेछ।)

- ७.४ विद्यार्थीले एउटा क्याम्पस/कलेजमा भर्ना भैसकेपछि Switching Interest Confirm गरी अर्को क्याम्पस/कलेजमा नाम निस्केको खण्डमा उक्त क्याम्पस/कलेजमा भर्ना हुन पहिले भर्ना भएको क्याम्पस/कलेजमा भर्ना रद्द गरेपछि मात्र अर्को क्याम्पस/कलेजमा जान सकिनेछ।
८. आवेदन दिएका तर अघिल्ला भर्ना सूचीमा पर्न नसकेका साथै अन्य क्याम्पस/कलेजमा जान चाहेको भनि Switching Interest Confirm गरेका विद्यार्थीहरूको सूची सम्बन्धित क्याम्पस/कलेजहरूले माथि उल्लेखित गरिएको समय तालिका अनुसार क्याम्पस/कलेज Login Portal बाट Download गरी पछिल्ला भर्ना सूचीहरूमा अद्यावधिक गर्नु पर्नेछ।
९. भर्ना रद्द गर्नु परेमा विद्यार्थीहरूले आफू भर्ना भएको क्याम्पस/कलेजमा निवेदन दिनु पर्नेछ। सम्बन्धित क्याम्पस/कलेजहरूले नियमानुसार आवेदन दिएका विद्यार्थीहरूको भर्ना रद्द गर्नेछन्।
१०. सबै सम्बन्धन प्राप्त कलेजहरूमा भर्ना रद्द गर्ने सम्बन्धि व्यवस्था इ. अ. स. को BE/BArch तहको प्रवेश परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धि जानकारी तथा निर्देशिका-२०७५ मा उल्लेख गरे बमोजिम हुनेछ।
११. सबै सम्बन्धन प्राप्त कलेजहरूमा महिला कोटा सम्बन्धि व्यवस्था इ. अ. स. को BE/BArch तहको प्रवेश परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धि जानकारी तथा निर्देशिका -२०७५ मा उल्लेख गरे बमोजिम हुनेछ।
१२. कक्षा सञ्चालन भएको प्रथम ७ दिन (२०७५-०८-०७) भित्र इ. अ. स. को BE/BArch तहको प्रवेश परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धि जानकारी तथा निर्देशिका-२०७५ मा उल्लेख भए अनुसार खालि हुन गएको सिटमा मिति २०७५-०८-१७ गते भित्र नयाँ भर्ना गर्न सकिनेछ।
१३. आवेदन सूची, भर्ना सूची लगायत भर्ना सम्बन्धमा कुनै गुनासो भएमा आवेदकहरूले इ. अ. स. केन्द्रिय भर्ना अनुगमन समितिमा निवेदन दिन सक्नेछन्। उक्त गुनासो भर्ना अनुगमन समितिको ईमेल: admission@ioe.edu.np मा पनि प्रमाण सहित तल उल्लेखित विवरणको ढाँचामा पठाउन सकिनेछ।

Name of Candidate:

IOE Entrance Roll Number:

Contact Details:

Complain Details:

इ. अ. सं. केन्द्रिय भर्ना अनुगमन समिति-२०७५